

लागि: सबै संकाय, कर्मचारी, *graduate* कर्मचारी, *postdocs*, तालिममा रहेका कर्मचारी र प्रति घण्टा काम गर्ने विद्यार्थीहरू
बाट: अर्थ र प्रशासनका उपकुलपति (*Vice Chancellor for Finance and Administration*) Laurent Heller
विषय: *UW-Madison* कर्मचारीहरूले पोजिटिभ *COVID-19* परीक्षणको रिपोर्ट गर्ने

मिति: अगस्ट ६, २०२०

तलको मार्गदर्शन सबै संकाय, कर्मचारी, *graduate* कर्मचारी, *postdocs*, तालिममा रहेका कर्मचारी र प्रति घण्टा काम गर्ने
विद्यार्थीहरूलाई लागू हुन्छ ।

आदरणीय *UW-Madison* सहकर्मी,

शरद सेमेस्टरको तयारीको लागि विश्वविद्यालयका गतिविधिहरू फेरि सुरु हुने क्रममा, हाम्रो सबै भन्दा माथिको प्राथमिकता हाम्रा
कर्मचारीहरू लगायत, *UW-Madison* समुदायका सबैको स्वास्थ्य र सुरक्षा रहेको छ ।

हाम्रो *Smart Restart* फेरि खोल्ने योजनाको भागको रूपमा, क्याम्पसमा काम गर्ने, बस्ने वा पढ्ने व्यक्तिहरूमा *COVID-19* पोजिटिभ
भेटिएमा प्रोटोकलहरू विकास गरेको छ । यसमा *COVID* पोजिटिभ भएका व्यक्तिको नजिकको सम्पर्कमा आएका मान्छेहरूलाई
contact tracing बाट सूचना दिने, काम गर्ने ठाउँ र कक्षाकोठाहरूमा आवश्यक सरसफाई गर्ने, र *isolate* वा क्वारेन्टाइनमा बस्नु पर्ने
हाउजिङ्गका आवासीहरूलाई सहायता गर्ने जस्ता कुराहरू समावेश छन् ।

UW-Madison ले विद्यार्थी, संकाय, र कर्मचारीका लागि क्याम्पसमा निःशुल्क *COVID-19* परीक्षण प्रदान गर्दछ । युनिभर्सिटी
स्वास्थ्य सेवाले *UW-Madison* द्वारा सञ्चालित परीक्षणहरू वा *Public Health Madison & Dane County* रिपोर्ट गरिएको
सबै परिणामहरू प्राप्त गर्दछ । यी परिणामहरू रिपोर्ट गर्न आवश्यक छैन ।

तर, डेन काउन्टी बाहिर जनस्वास्थ्य एजेन्सी वा स्वास्थ्य सेवा प्रदायकहरूबाट परीक्षण गरेका सबै कर्मचारीहरूले युनिभर्सिटी स्वास्थ्य
सेवामा आफ्नो पोजिटिभ परीक्षणको नतिजा रिपोर्ट गर्ने अपेक्षा गरिन्छ ।

तपाईंको नतिजाहरू रिपोर्ट गर्न:

- covidresults@wisc.edu मा ईमेल पठाउनुहोस् वा
- (608) 890-0000 मा फोन गर्नुहोस् (तपाईंले मेसेज छोड्नुपर्ने हुन सक्छ)
- नतिजा रिपोर्ट गर्ने अन्लाईन फाराम चाँडै उपलब्ध हुनेछ

UHS ले सबै पुष्टी भएको पोजिटिभ *COVID-19* परीक्षणको रिपोर्टलाई सम्पर्क गर्नेछ । यस सम्पर्कमा *contact tracing* गरेर
पोजिटिभ परीक्षण भएका व्यक्तिहरूले क्याम्पसका कुन ठाउँहरूमा समय बिताए र सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कमा को आए
पहिचान गर्ने कुरा समावेश हुनेछ ।

युनिभर्सिटी स्वास्थ्य सेवा ती व्यक्तिहरूलाई सीधै सम्पर्क गर्नेछ । यदि थप सरसफाईको आवश्यकता भएमा उनीहरूले वातावरण,
स्वास्थ्य र सुरक्षालाई (*Environment, Health and Safety*) सूचना पनि दिनेछन् ।

यदि तपाईं *COVID-19* पोजिटिभ देखिनुभयो भने के गर्ने बारेमा थप जानकारीका लागि यो वेबसाइट हेर्नुहोला:

<https://www.uhs.wisc.edu/medical/testing/#test-results>

UW-Madison समुदायको स्वास्थ्य र सुरक्षा जोगाउनका लागि हामी सबैको एउटा जिम्मेवारी छ । तपाईंको सहयोग र सहभागीताका
लागि धन्यवाद ।